

## **EMPLOYEE BANKING (For Joint Account)**

## Employee Banking खाता खोल्ने फाराम

PLEASE COMPLETE ALL THE DETAILS AND STRIKE OUT THE NON-APPLICABLE FIELD/BOXES. कृपया सबै विवरणहरु भर्नुहोला र लागू नहुने कोष्ठ एवं क्षेत्र काट्नु होला

Annex A

| 1.  |  |   |                      |                     |                                      |                               |      |  |                           |  |  |  |  |
|---|--|---|----------------------|---------------------|--------------------------------------|-------------------------------|------|--|---------------------------|--|--|--|--|
| Relation  | ्रीसो आवेदक<br>Relationship No. ( for Bank use only )  |   |                      |                     |                                      |                               |      |  |                           |  |  |  |  |
|   | नम्बर: (बैंकको प्रयोजनको लागि<br>ation/Title - Mr  |   | □ Other              |                     |                                      |                               |      |  |                           |  |  |  |  |
| Salutation/Title Mr. Mr. Ms. Other<br>उपाधि श्री श्रीमति सुश्री अन्य                      |  |   |                      |                     |                                      |                               |      |  |                           |  |  |  |  |
|   | पूरा नाम, <mark>थर ठूलो अक्षरमा</mark><br>First Name/पहिलो नाम Middle Name/बीचको नाम First Name/घर   |   |                      |                     |                                      |                               |      |  |                           |  |  |  |  |
|   |  |   |                      |                     |                                      |                               |      |  |                           |  |  |  |  |
| Gend  | Gender/ निंग Male/पुरुष Female/महिला Other/अन्य Nationality/राष्ट्रियता :  |   |                      |                     |                                      |                               |      |  |                           |  |  |  |  |
| Date of Birth (BS): D D M M Date of Birth (AD): D D M M Y Y Y Y Y Y                       |  |   |                      |                     |                                      |                               |      |  |                           |  |  |  |  |
| _   | Marrital Status<br>वैवाहिक स्थिति Single/एकल Married/विवाहित Other/अन्य No of Dependents   |   |                      |                     |                                      |                               |      |  |                           |  |  |  |  |
| Educa<br>शिक्षा   | Education Post Graduate Graduate High School Others  |   |                      |                     |                                      |                               |      |  |                           |  |  |  |  |
|   | Type of your residence Self Owned Rented Company Provided Familial Others  |   |                      |                     |                                      |                               |      |  |                           |  |  |  |  |
| Salario<br>पारिश्रमि  | Occupation / Nature of Employment : पेशा / रोजगारको प्रकृति : Salaried Employed With: Pvt Ltd Pub Ltd पब्लिक लि.  Others (Please specify) पारिश्रमिक रोजगारीको संग अन्य (कृपया उल्लेख गर्नुहोस्) Associated Profession/ Business |   |                      |                     |                                      |                               |      |  |                           |  |  |  |  |
| S.N.<br>ऋ.सं  | Name of Organizatio<br>कार्यालयको नाम  | on Full Address<br>पुरा ठेगाना                                  | Designation<br>दर्जा | Department<br>विभाग | Duration<br>in Years<br>अवधि         | Nature of Bu<br>व्यापारको प्र |      | Average<br>Monthly Inc<br>कार्यालयको न | come Income/ Remuneration |  |  |  |  |
| 1.<br>9.  |  |   |                      |                     |                                      |                               |      |  |                           |  |  |  |  |
| 2.<br>२.  |  |   |                      |                     |                                      |                               |      |  |                           |  |  |  |  |
| 3.<br>3.  |  |   |                      |                     |                                      |                               |      |  |                           |  |  |  |  |
|   | nual Estimated Transa  | <br>action: अनुमानित वार्षिक कारोवाः                            | ·                    |                     |                                      |                               |      |  |                           |  |  |  |  |
| 7 4 11  | Edinated name  |   | ••                   |                     |                                      |                               |      |  |                           |  |  |  |  |
|   | nanent Address/स्था<br>ct:   | <b>यी ठेगानाः</b><br>Municipality /V.D.C:<br>नगरपालिका /गा.वि.स |                      |                     | Ward No. :<br>वडा नं                 |                               |      | ole/ Road:  —<br>ल /सडक                |                           |  |  |  |  |
| Street/ House No. : Landline No.:         State Name:         State No.:         Country: |  |   |                      |                     |                                      |                               |      |  |                           |  |  |  |  |
| Curre   | ent Residence Add  | Iress/हालकोः बसोबासको ठेगान<br>Municipality /V.D.C:             | τ:                   |                     | Ward No.:                            | प्रदेश नं.                    | To   | ole/ Road:                             | देश<br>                   |  |  |  |  |
| जिल्लाः<br>Street   | :/ House No. :   |   | S                    | tate Name:          | वडा नं.                              | State N                       | टोव  | ल/सडक                                  | Country:                  |  |  |  |  |
| मार्ग / घर<br>Maili   |  | फान न.<br>ct Details/पत्राचारको ठेगानाः                         |                      | देशको नाम           |                                      | प्रदेश नं.                    |      |  | देश                       |  |  |  |  |
| District: Municipality /V.D.C: Ward No. : Tole/ Road:                                     |  |   |                      |                     |                                      |                               |      |  |                           |  |  |  |  |
| जिल्लाः<br>Street<br>मार्ग/घर   |  | नगरपालिका ∕ गा.वि.स<br>Landline No.:<br>फोन नं.                 | P. O. Bo<br>पो.ब नं. | ox:                 | वडा नं.<br>State Nam<br>प्रदेशको नाम | e:                            | . St | ल / सडक<br>tate No.:<br>श नं.          | Country:<br>देश           |  |  |  |  |
| Neare   | learest Landmark:<br>जिक्रैको प्रस्यात स्थानः  |   |                      |                     |                                      |                               |      |  |                           |  |  |  |  |

1

| Mobile:<br>मोवाइल:                              |   |   |   |                          |                   | T          |                |                        |              |             |                 |              |                  |       |       |                                    |      |               |               |                 |      |   |        |      |      |      |       |       |             |          |         |                  |          |                   |              |        |   |   |
|---|---|---|---|--------------------------|-------------------|------------|----------------|------------------------|--------------|-------------|-----------------|--------------|------------------|-------|-------|------------------------------------|------|---------------|---------------|-----------------|------|---|--------|------|------|------|-------|-------|-------------|----------|---------|------------------|----------|-------------------|--------------|--------|---|---|
| Email:  |   |   | Ť   |                          |                   | Ť          | T              |                        |              |             | Т               | T            | $\overline{}$    | T     |       | _                                  |      |               |               |                 |      | Т                                       | $\top$ | Т    |      |      |       | Т     | $\top$      | _        | Т       |                  | $\top$   | $\top$            | $\top$       | $\top$ | 1 | T |
| इमेल:   |   |   |   |                          |                   |            |                |                        |              |             |                 |              |                  |       |       |                                    |      |               |               |                 |      |   |        |      |      |      |       |       |             |          |         |                  | $\perp$  |                   |              |        |   |   |
| Citizens  | ship/   | नागरिकट   | п:  |                          |                   |            |                |                        |              |             |                 |              |                  |       |       |                                    |      |               |               |                 |      |   |        |      |      |      |       |       |             |          |         |                  |          |                   |              |        |   |   |
|   | Citizenship/नागरिकता: Citizenship Number/नागरिकता नम्बर Issuing District: Issuing Country: Issued Date:<br>जारी गर्ने जिल्ला जारी गर्ने देश जारी मिति |   |   |                          |                   |            |                |                        |              |             |                 |              |                  |       |       |                                    |      |               |               |                 |      |   |        |      |      |      |       |       |             |          |         |                  |          |                   |              |        |   |   |
| Passpo  |   |   |   |                          |                   |            |                |                        |              |             |                 |              |                  |       |       |                                    |      |               |               | _               |      |   |        |      |      |      |       |       |             |          |         | जारी वि          |          |                   |              |        |   |   |
| Passpor   | t Nu  | mber/र  | ाहदान                                     | नी नम्ब                  | बर                |            |                |                        |              | lss<br>जारी | uing<br>บาล์    | g Di<br>जिल  | stric<br>ला      | t:    |       |                                    |      | _Issu<br>जारी | iing<br>गर्ने | । Co।<br>देश    | untr | y:                                      |        |      |      |      |       |       | ate:        |          |         |                  | _ Ex     | xpiry<br>न्तिम रि | Dat<br>ਸ਼ਿਰਿ | e:_    |   |   |
|   |   |   |   |                          |                   |            |                |                        |              | 911 (1      | 1 111           | 1910         | VIII             |       |       |                                    |      |               |               |                 |      |   |        |      |      | •    | 1 1 1 | 11/1  |             |          |         |                  |          |                   |              |        |   |   |
| For Ider  |   |   |   |                          |                   |            |                |                        |              |             |                 |              |                  |       |       |                                    |      |               |               |                 |      |   |        |      |      |      |       |       |             |          |         |                  |          |                   |              |        |   |   |
| Type of Identification Card: परिचयपत्रको प्रकार |   |   |   |                          |                   |            |                |                        |              |             |                 |              |                  |       |       | Identification No:<br>परिचयपत्र नं |      |               |               |                 |      | Issuing Authority :<br>जारी गर्ने निकाय |        |      |      |      |       |       |             |          |         |                  |          |                   |              |        |   |   |
|   |   |   |   |                          |                   |            |                |                        |              |             |                 |              |                  |       |       |                                    |      |               |               |                 |      |   |        |      |      |      |       |       |             |          |         |                  |          |                   |              |        |   |   |
| Issuing o                                       |   | ry:   |   |                          |                   |            |                |                        | ed<br>मिति   |             | te: _           |              |                  |       |       |                                    |      |               |               | iry D<br>म मिरि |      | : _                                     |        |      |      |      |       |       | _ PA<br>ਕੇख |          | _       |                  | _        |                   |              |        |   |   |
| जारा गन द                                       | श्  |   |   |                          |                   |            | স              | ।रा ।                  | ।मात         |             |                 |              |                  |       |       |                                    |      | 3             | गन्त∓         | н тніс          | π    |   |        |      |      |      |       |       | পণ্ড        | । न      |         |                  |          |                   |              |        |   |   |
|   |   |   |   |                          |                   |            |                |                        |              |             |                 |              |                  |       |       |                                    |      |               |               |                 |      |   |        |      |      |      |       |       |             |          |         |                  |          |                   |              |        |   |   |
|   | बाबुः -<br>/आमाः<br>=athe<br>ाः<br>er:छोर्र<br>er in<br>तावाला<br>n law<br>ग्राहिता   | er/हजुरबु<br>तो:<br>law (W<br>को छोरा<br>। (For I | बाः<br>/ife (<br>को र्श्व<br>Marr<br>लागि | of ac<br>ोमित)<br>ried v | cour<br>woma      | nt H       | lolde          | er's                   | ss So        | on)         | :               |              |                  |       |       |                                    |      |               |               |                 |      |   |        |      |      |      |       |       |             |          |         |                  |          |                   |              |        |   |   |
| Please<br>पूरा नाम,                             |   |   |   | BLO                      | CK L              | ΕT         | TER            | ₹:                     |              |             |                 |              |                  |       |       |                                    |      |               |               |                 |      |   |        |      |      |      |       |       |             |          |         |                  |          |                   |              |        |   |   |
|   |   |   | t Na                                      |                          |                   |            |                |                        |              |             |                 |              |                  |       |       |                                    |      |               |               |                 |      |   |        |      | ٨١   | :    |       |       |             |          |         |                  |          |                   |              |        |   |   |
| Name:<br>नाम                                    |   |   | / \ (1)                                   |                          |                   |            |                |                        |              |             | 11 -1-1-        |              |                  |       |       |                                    |      |               |               |                 | 4/   |   |        |      | - उप |      |       |       |             |          |         |                  |          |                   |              |        |   |   |
| Country<br>वसोबासको                             |   | Resider   | nce:                                      |                          |                   |            |                | _                      |              | oun<br>मेको |                 | of B         | Birth:           |       |       |                                    |      |               |               | ition<br>ारिकत  |      | //Ci                                    | itizer | nsh  | nip: |      |       |       |             |          |         | onalit<br>ाता को |          | Code:             | -            |        |   |   |
| (Incase   |   | ultiple   | nat                                       | ional                    | lities,           | ple        | ease           | e lis                  | st           | ALL         | _ Na            | tior         | naliti           | es/C  | Citiz | ensh                               | nip  | s hel         |               |                 |      |   |        |      |      |      |       |       |             |          | ×       |                  | _        |                   |              |        |   |   |
| एक भन्दा  |   | •   |   |                          |                   |            |                | -                      |              |             |                 |              |                  |       |       |                                    | र्गा | रे दिनु       | होला          | ГΙ              |      |   |        |      |      |      |       |       |             |          |         |                  |          |                   |              |        |   |   |
| Please<br>कृपया तल                              |   |   |   |                          |                   |            |                |                        |              |             | ollov           | win          | g qu             | iesti | ion   | s:                                 |      |               |               |                 |      |   |        |      |      |      |       |       |             | Ye       | s /     | No               |          |                   |              |        |   |   |
| 1. Are y  |   |   |   |                          |                   |            |                |                        | . 30.        | 1           |                 |              |                  |       |       |                                    |      |               |               |                 |      |   |        |      |      |      |       |       |             | L        |         | L                |          |                   |              |        |   |   |
| १. के तपा                                       | इँ अमेरि  | रकाको ब   | सिन्द                                     | त हो?                    |                   |            |                |                        |              |             |                 |              |                  |       |       |                                    |      |               |               |                 |      |   |        |      |      |      |       |       | बस्ह        | ₹ [<br>— | ]ब<br>- | स्दीन [          | . ]      |                   |              |        |   |   |
| 2. Are y  |   |   |   |                          |                   |            |                |                        |              |             |                 |              |                  |       |       |                                    |      |               |               |                 |      |   |        |      |      |      |       |       |             |          | ļ       |                  | ]        |                   |              |        |   |   |
| २. के तपा                                       | इअमी  | रकाको न   | गगिरद                                     | कही?                     |                   |            |                |                        |              |             |                 |              |                  |       |       |                                    |      |               |               |                 |      |   |        |      |      |      |       |       | 6           | i [      | ]<br>7  | होइन [           | . J<br>1 |                   |              |        |   |   |
| 3. Are y<br>३. के तपा                           |   |   |   |                          |                   |            |                |                        |              |             |                 |              |                  | Card  | )?    |                                    |      |               |               |                 |      |   |        |      |      |      |       |       | ē           | ो [      | ]<br>]  | <br>होइन [       | ]<br>[ ] |                   |              |        |   |   |
| Indicia   | ३०। जन  | गरपगपग  | त्याय                                     | 11 91119                 | ાપા પ્ર           | 10 (       | יויאוי         | <b>प</b> राज           | ) <b>স</b> । | ~( ·)       | וין יי          | ९५ग          | ο <sub>5</sub> : |       |       |                                    |      |               |               |                 |      |   |        |      |      |      |       |       |             | ٠        | ,       |                  | ,        |                   |              |        |   |   |
| 1. Is the                                       | e resi  | dentia  | l ad                                      | dres                     | s me              | ntio       | onec           | ni b                   | ac           | COL         | unt d           | ope          | ning             | for   | m a   | care                               | 9 0  | f add         | lres          | s               |      |   |        |      |      |      |       |       |             |          |         |                  | ]        |                   |              |        |   |   |
| १. तपाईव  |   |   |   |                          |                   |            |                |                        |              |             |                 |              |                  |       |       |                                    |      |               |               |                 |      |   |        |      |      |      |       |       | Ŕ           | ते [     | ]       | होइन [           | ]        |                   |              |        |   |   |
| 2. Pleas<br>२. कृपया<br>1. [<br>१.              | तपाई  | लाई लागृ<br>have                                  | ] if <i>a</i><br>्हुने                    | any s<br>तल ि            | tater<br>देइएको   | ner<br>वि  | nt be<br>वरणम  | elov                   | w a<br>(√)   | ppl<br>लगा  | lies f<br>उनु ह | to y<br>होस् | ou.              |       |       |                                    |      |               |               |                 |      |   |        |      |      |      |       |       |             |          |         |                  |          |                   |              |        |   |   |
| i<br>I  | र्ह) अमे<br>o) Au¹  | anted a<br>रिका ठेग<br>thorize<br>रिका ठेग        | ाना भ<br>d a l                            | गएको<br>perso            | व्यक्तिल<br>on wh | गई<br>no h | अख्ति<br>।as a | <sub>यारन</sub><br>a U | गमा<br>I.S.  | दिएव<br>add | को छु<br>dress  | , वा<br>s to | ope              | rate  | the   | banl                               | kin  | g acc         |               | •               |      |   | -      | ally | or ( | elec | tron  | ical  | ly).        |          |         |                  |          |                   |              |        |   |   |
| 2. [<br>२.                                      |   | have s<br>ले अमेरिक                               |   |                          | -                 |            |                |                        | _            |             |                 |              |                  |       |       |                                    | _    |               | ount          | t an            | d th | e b                                     | ene    | fici | ary  | aco  | oun   | ıts(s | s) is i     | in U     | I.S.    |                  |          |                   |              |        |   |   |

I hereby confirm the information provided above is true, accurate and complete. Subject to applicable local laws, I hereby consent for Standard Chartered PLC or any of its affiliates (Included branches) to share my information with domestic and overseas tax authorities where necessary to establish my tax liability in any jurisdiction. Where required by domestic or overseas regulations or tax authorities, I consent and agree that Bank may withhold from my account(s) such amounts as may be required according to applicable laws, regulations and directives.

I undertake to notify the Bank within 30 calendar days if there is a change in any information which I have provided to the Bank.

माथि उपलब्ध गराइएका सूचनाहरु सही, दूरुस्त र पूर्ण छन् भन्ने कुरा म पुष्टि गर्दछु। प्रचलित स्थानीय कानूनको अधिनाम रहने गरी मेरा सूचनाहरु आन्तरिक र सम्ब्रन्धी निकायहरूलाई आवश्यकतानुसार कुनै पिन क्षेत्राधिकारमा मेरो कर सम्बन्धी दायित्व निर्धारण गर्नका निमित्त उपलब्ध गराउन स्ट्याण्डर्ड चार्टर्ड पि.एल.सी. वा यसको कुनै पिन सम्बद्ध कम्पनी (शाखाहरु समेत) लाई अख्तियारी प्रदान गर्दछु। आन्तरिक वा समुद्रपारका नियामक निकाय वा कर सम्बन्धी निकायलाई आवश्यक भएमा वैंकले प्रचलित कानून, नियम र निर्देशन अनुसार आवश्यकता अनुरुपको रकम मेरो खाताबाट रोक्का गर्न म मञ्जुर एवं स्वीकार गर्दछु।

मैले वैंकलाई उपलब्ध गराएको जानकारी / विवरणमा क्नै परीवर्तन भएमा सो को जानकारी बैंकलाई ३० दिन भित्र दिनेछु ।

| (R)         | Signature (Secondary Account Holder)<br>सिंह (दोस्रो आवेदक) | Signature (Primary Applicant)<br>सहि (प्राथमिक आवेदक) |
|-------------|---|---|
| Thumb Print | साह (दास्रा आवदक)   | साह (प्रायामक आवदक)                                   |
| Impression  |   |   |
| (L)         | Date:<br>मिति :   | Date:<br>मिति :                                       |